

"पर्यटन, कृषि, शिक्षा र पूर्वाधार, समृद्ध बन्दिपुर निर्माणको मुल आधार"



बन्दिपुर गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

तनहुँ

सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ उपदफा (३) बमोजिम प्रस्तुत गरिएको
बन्दिपुर गाउँपालिकाको सार्वजनिक विवरण

आ.व. २०८१/८२

दोस्रो त्रैमासिक स्वत प्रकाशन

(1) निकायको स्वरूप र प्रकृति:

बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्व बोकेर १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको जाती तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०७०/७१ (२०७१ बैशाख २५ गते) मा साविक धरमपानी र बन्दिपुर गाउँपालिकासमितिहरूलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कार्यसभाएसमावित बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरू र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरूलाई समावेश गरिए वडाहरू साहतको बन्दिपुर गाउँपालिका घोषणा भएको हो।

बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो। यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रूपमा विकास भएको थियो। यस ठाउँबाट बि.स. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसँगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रूपमा विश्वभर नै प्रसिद्धि छ।

नयाँ वडा	समावेश गा.वि.स./नगरपालिका	जनसंख्या (२०७८)	क्षेत्रफल
१	बन्दिपुर (१) र घाँसीकुवा (९)	४७५८	१३.१२
२	बन्दिपुर (२,३)	३१४६	१८.०२
३	घाँसीकुवा (९) र केशवटार (१,६,९)	२०१७	१५.५२
४	बन्दिपुर (४,६)	३१७८	१०.५०
५	बन्दिपुर (५,७)	२६१७	१३.९०
६	बन्दिपुर (८-११)	२०१६	३०.४७
	जम्मा	१८५३२	१०१.५३

(2) निकायको काम, कर्तव्य र अधिकार

गाउँपालिकाको काम, कर्तव्य र अधिकार

यस गाउँपालिकाको एकल अधिकार नेपालको संविधान २०७२को अनुसुची-८ ले व्यवस्था गरेको छ।



1. नगर प्रहरी
2. सहकारी संस्था
3. एफ. एम सञ्चालन
4. स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन
5. स्थानीय सेवाको व्यवस्थापन
6. स्थानीय तथ्यांक र अभिलेख संकलन
7. स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू
8. आधारभूत र माध्यमिक शिक्षा
9. आधारभूत स्वास्थ्य र सरसफाइ
10. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
11. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ
12. गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थिताको व्यवस्थापन
13. स्थानीय अभिलेख व्यवस्थापन
14. घर जग्गा धनी पुर्जा वितरण
15. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
16. ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन
17. बेरोजगारको तथ्यांक संकलन
18. कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण
19. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा
20. विपद व्यवस्थापन
21. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
22. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

उल्लेखित अधिकारहरूलाई बिस्तृत रूपमा स्थानीय सरकार संचालन ऐन, २०७४को धारा ११ ले व्याख्या गरे अनुरूप रहेको छ। बन्दिपुर गाउँपालिकाको संगठनात्मक स्वरूप अनुसार, कार्यविभाजन नियमावली २०७४ ले कार्य सम्पादनको लागि जिम्मेवारी तथा उत्तरदायित्व र अधिकार प्रत्यायोजन नियम ५ र ६ मा व्यवस्था गरेको छ।

(3) निकायमा रहने जनप्रतिनिधि र कर्मचारी विवरण

जाउँकाख्यांपत्रिकाको कार्यालय
बैद्यपुर जाउँपालिका
नेपाल सरकार
नेपाल संघ

जनप्रतिनिधि विवरण:

वडा नं	पद	उम्मेदवारको नाम	लिङ्ग	सम्पर्क नम्बर
-	अध्यक्ष	सुरन्द्र बहादुर थापा	पु	9846723739
-	उपाध्यक्ष	पञ्च माया गुरुङ	म	9841713659
१	वडा अध्यक्ष	शिव कुमार श्रेष्ठ	पु	9846217500
१	महिला सदस्य	रोशनी बराकोटी	म	9806608248
१	दलित महिला सदस्य	कौशिला परियार वि.क	म	9817135175
१	सदस्य	डिल बहादुर राना	पु	9866782991
१	सदस्य	प्रेम बहादुर शाही	पु	9856060940
२	वडा अध्यक्ष	तिलक बहादुर कुँवर	पु	9806636784
२	महिला सदस्य	दमयन्ती थापा मगर	म	9846542744
२	दलित महिला सदस्य	मञ्जु कामी	म	9813607713
२	सदस्य	कृष्ण बहादुर घर्ति	पु	9806789895
२	सदस्य	कुमार रोका सार्की	पु	9815108099
३	वडा अध्यक्ष	परमेश्वर भट्टराइ	पु	9805857290
३	महिला सदस्य	उमा घर्ती	म	9825141905
३	दलित महिला सदस्य	हरी माया वि. क	म	9866080211
३	सदस्य	हर्क वहादुर थापा मगर	पु	9806588047
३	सदस्य	निर काजी आले	पु	9803570392
४	वडा अध्यक्ष	दान बहादुर थापा	पु	9846059872
४	महिला सदस्य	ममता राना	म	9846390551
४	दलित महिला सदस्य	भवगती सुनार	म	9804186446
४	सदस्य	रवि श्रेष्ठ	पु	9846438274
४	सदस्य	भिम बहादुर घले	पु	9846775553
५	वडा अध्यक्ष	ध्रुव प्रसाद लामिछाने	पु	9856041495

५	महिला सदस्य	रञ्जिता श्रेष्ठ राना	म	9804193263
५	दलित महिला सदस्य	विन्दु नेपाली	म	9829118062
५	सदस्य	छवि लाल गुरुङ	पु	9863417091
५	सदस्य	लक्ष्मी गुरुङ	पु	9806723370
६	बडा अध्यक्ष	बल बहादुर गुरुङ	पु	9841728240
६	महिला सदस्य	निशा गुरुङ	म	9865078722
६	दलित महिला सदस्य	भगवती वि.क.	म	9844933588
६	सदस्य	विजय राना	पु	9856058839
६	सदस्य	मिन बहादुर गुरुङ	पु	9843900844

(३.१) गाउँसभा विषयगत समिति विवरण

(क) सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समिति

संयोजक: तिलक बहादुर कुवाँ

सदस्य: निशा गुरुङ

सदस्य: मन्जु वि.क.

सदस्य: निरकाजी आले

सदस्य सचिव: गिर बहादुर राना

(ख) आर्थिक विकास समिति

संयोजक: परमेश्वर भट्टराई

सदस्य: भिम घले

सदस्य: प्रेम बहादुर शाही

सदस्य: हर्क बहादुर राना

सदस्य सचिव: सफल पौडेल




(ग) सामाजिक विकास समिति

संयोजक: शिव कुमार श्रेष्ठ

सदस्य: कृष्ण बहादुर घर्ती

सदस्य: छबिलाल गुरुङ

सदस्य: डिल बहादुर राना

सदस्य सचिव: भिम प्रसाद लामिछाने

(घ) पूर्वाधार विकास समिति

संयोजक: परमेश्वर भट्टराई

सदस्य: रवि श्रेष्ठ

सदस्य: कुमार रोका सार्की

सदस्य: मिन बहादुर गुरुङ

सदस्य सचिव: आशिष पोख्रेल

(ङ) वातावरण तथा विपद् व्यवस्थापन समिति

संयोजक: दान बहादुर थापा

सदस्य: विजय राना

सदस्य: विन्दु नेपाली

सदस्य: ममता राना

सदस्य सचिव: दिनेश पौडेल

(च) विधेयक समिति

संयोजक: बल बहादुर गुरुङ

सदस्य: मिनराम परियार

सदस्य: भगवती वि.क.

सदस्य: रंजिता श्रेष्ठ राना

सदस्य सचिव: गिर बाहादुर राना



(छ) लेखा समिति

संयोजक: ध्रुव प्रसाद लामिछाने

सदस्य: हरिमाया वि.क.

सदस्य: जीवन भुजेल

सदस्य: रोशनी बाराकोटी

सदस्य सचिव: श्रीराम पौडेल



A large handwritten signature 'Roshan Barakoty' is written over a large 'X' mark.



(३.२) कार्यपालिका विवरण:

क्रस	पद	उम्मेदवारको नाम	लिङ्ग	सम्पर्क नम्बर
१	भाष्यकारी	सुरेन्द्र जगतपुर थापा	पु	9846723739
२	सदस्य	पञ्च माया गुरुङ	म	9841713659
३	सदस्य	शिव कुमार श्रेष्ठ	पु	9846217500
४	सदस्य	तिलक बहादुर कुँवर	पु	9806636784
५	सदस्य	परमेश्वर भट्टराइ	पु	9805857290
६	सदस्य	दान बहादुर थापा	पु	9846059872
७	सदस्य	ध्रुव प्रसाद लामिछाने	पु	9856041495
८	सदस्य	बल बहादुर गुरुङ	पु	9841728240
९	सदस्य	कौशिला परियार वि.क	म	9817135175
१०	सदस्य	दमयन्ती थापा मगर	म	9846542744
११	सदस्य	मिन राम परियार	पु	9846390511
१२	सदस्य	जीवन भुजेल	पु	9812349170
१३	सदस्य	हरि माया वि.क	म	9866080211
१४	सदस्य	उमा घर्ती	म	9825141905

बन्दिपुर गाउँपालिका राजकीयपत्रिकाको कार्यसंदर्भ

महिनामा <--> देश विधान सभा में अन्य संसदीय कानून

गाउँ कार्यपालिका


अधिकारीका सभा बैठक आयोजन

लिख संविवाह प्रसंग संबद्धता बोधीकरण

कार्यपालिका

उपायमा

अधिकारीका सभा बैठक



ग्राम पञ्चायतीकार कार्यपालिका
बन्दिपुर गाउँपालिका
बन्दिपुर, ललाहौ
गण्डकी प्रदेश, नेपाल
२०७५

संग्रहीत द्वारा निर्माण
ग्राम पञ्चायतीकार कार्यपालिका

ग्राम पञ्चायतीकार कार्यपालिका



३.४) कार्यविवरण:

(1) प्रशासन, योजना तथा अनुगमन शाखा

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
- संविधानको धारा ३० २ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
- गाउँपालिकाको सङ्गठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास सम्बन्धी कार्य
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबढ़न र नियमन
- मानव संसाधन विकासका लागि अत्यकालीन तथा दीर्घकालीन योजना तर्जुमा
- गाउँपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु।
- सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन सम्बन्धी कार्यहरु।
- स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय सम्बन्धी कार्यहरु।
- नगर प्रहरी व्यवस्थापन सम्बन्धी कार्यहरु सम्बन्धी कार्यहरु।
- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रबढ़न तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन सम्बन्धी कार्यहरु।
- सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन सम्बन्धी कार्यहरु।
- बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यहरु।
- बैठक तथा विधायन सम्बन्धी कार्यहरु।
- आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यहरु।
- विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभुषण सम्बन्धी कार्यहरु।

- कर्मचारीहरुको स्थाई, अस्थाई, करार रिक्त पदहरुको पदपूर्ति सम्बन्धी कार्यहरु।
- नयाँ नियुक्ति र बढुवा भई आएका कर्मचारीहरुको पदस्थापन सम्बन्धी कार्यहरु
- कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धी कार्यहरु।
- कार्यरत कर्मचारीहरुको हाजिरि अभिलेख, घर विदा, अध्ययन विदा, असाधारण विदा, अनिवार्य अवकाश तथा स्वेच्छीक राजीनामा तथा कारबाही सम्बन्धी कार्यहरु।
- कार्यालयको कर्मचारी समूहको दरबन्दीको लगत तथा सो दरबन्दीमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत अभिलेख अद्यावधीक गर्ने कार्यहरु,
- कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी कार्यहरु,
- कार्यरत कर्मचारीहरुलाई विभिन्न पुरस्कार तथा पदकका लागी सिफारीश सम्बन्धि कार्यहरु,
- निजामति सेवा ऐन तथा नियमावली अनुसार स्वीकृत दिने सम्बन्धी कार्यहरु,
- सङ्गठन व्यवस्थापन सर्वेक्षण समितिको बैठक आयोजना गर्ने, सङ्गठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गर्ने, स्वीकृत भण्पछि कार्यान्वयनका लागी सम्बन्धित निकायमा लेखी पठाउने।
- गाउँपालिकामा बने एन, कानून, नियमावली, कार्यविधि, गाउँपालिका राजपत्र प्रकाशन सम्बन्धि कार्यहरु।




- गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
- गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामानको आवश्यकता पहिचान गरी खरीदको योजनाहरूको लागि
- विभिन्न प्रकारका वस्तु तथा सेवा आपूर्ति गर्ने इच्छुक व्यक्ति, संस्था, कम्पनी लगायतको सूचि अध्यावधिक गराउने।
- हरेक आर्थिक वर्षको सुरुमै अनुमान गरिएका आवश्यक सामानहरूको दररेट माग गरी स्वीकृत गराई राख्ने
- गाउँपालिकाभित्रको सरकारी सम्पत्ति, आफ्नो स्वामित्वमा रहेको भवन लगायत स्थिर सम्पत्तिको अभिलेख अद्यावधिक गर्ने।
- लिलाम गर्नुपर्ने तथा मर्मत गर्नुपर्ने सामानको प्रत्येक वर्षको पहिलो चौमासिक भित्र विवरण तयार गरी लिलाम गर्नुपर्ने सामानको हकमा लिलाम गर्ने प्रक्रिया अधि बढाउने, मर्मत गर्नुपर्ने सामानको लागत अनुमान तयार गरी मर्मतको लागि पेश गर्ने।
- कार्यालयको नाममा रहेका सम्पूर्ण सवारी साधनको अध्यावधिक विवरण तयार गरी मर्मत गर्नुपर्ने, लिलाम गर्नुपर्ने देखिएका सवारी साधनको सोही बमोजिम प्रक्रिया अगाडि बढाउने।
- खरिद गर्नुपर्ने देखिएका सामानहरू समयमा नै खरिद गरी कार्य सञ्चालनमा अभाव नहुने व्यवस्था मिलाउने
- प्रचलित कानून बमोजिम प्रत्येक वर्ष जिन्सी निरीक्षण गराउने।
- कार्यालयका लागि आवश्यक जिन्सी सामानको व्यवस्थापन, भण्डार दाखिला, निकासी सम्बन्धी सबै काम गर्ने।
- गाउँपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
- गाउँपालिका स्थित सरकारी सम्पत्तिको एकीकृत विवरण।
- स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयन, अनुगमन, अभिलेखिकरण तथा प्रतिवेदन (योजना व्यवस्थापन सफ्टवेयर संचालन) सम्बन्धी कार्यहरू।
- गाउँपालिकाको चौमासिक, वार्षिक एवम् आवश्यकता अनुरूपको प्रगति प्रतिवेन सम्बन्धी कार्य।
- विभिन्न संघ सम्प्रतिहरूको साझेदारी हुने योजना तथा कार्यक्रमहरूको कार्यान्वयन, अनुगमन, अभिलेखिकरण तथा प्रतिवेदन सम्बन्धी कार्यहरू।
- आगामि आ.व. को वार्षिक बजेट तथा कार्यक्रमको निर्माण तयारी सम्बन्धी कार्यहरू
- वार्षिक स्वीकृत कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनको लागि उपभोक्ता समिति तथा बडा कार्यालयहरू संग समन्वय तथा सहजिकरण सम्बन्धी विभिन्न कार्यहरू।
- गाउँपालिकाको दीर्घकालिन, आवधिक र वार्षिक योजना तर्जुमा तथा सोको कार्यान्वयन सम्बन्धी कार्यहरू
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग गर्ने।
- निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरूको परिचालन, समन्वय र सहजीकरण गर्ने।
- योजना फरफारक तथा कार्यक्रम हस्तान्तरण सम्बन्धी कार्य गर्ने।
- सम्पन्न भएका सम्पूर्ण पूर्वाधार सम्बन्धी योजनाहरूको अभिलेख राख्ने।
- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड निर्माण गर्ने।
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना एवं गुरुयोजना तर्जुमा गर्ने।
- वित्त व्यवस्थापन महाशाखासंग समन्वय गरि वार्षिक विकास योजना तथा कार्यक्रम तर्जुमा गर्ने, विकासका प्राथमिकता क्षेत्र निर्धारण गर्ने।
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रत्रिमया निर्धारण गर्ने।
- आयोजनाको प्रभाव मूल्याङ्कन गर्ने गराउने।
- उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यहरू साथै अध्यक्षज्यू/प्रमुख प्रशासकीय अधिकृतज्यूको निर्देशन तथा समन्वय अनुसारका विभिन्न कार्यहरू।




(2) खरिद सम्बन्धी कार्य



- कार्यालयमा खरिद गरिने सबै प्रकारका वस्तुहरूको विवरण तयार गरी खरिद कार्यका लागि कार्यालय प्रमुख समझौता गर्ने ।
- सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको खरिद इकाईको काम कर्तव्य र अधिकार अनुसारको कार्यसम्पादन गर्ने ।
- गाउँपालिकाको लागि सार्वजनिक खरिद तथा अन्य बन्दोबस्तीका सामानको आवश्यकता पहिचान गरी खरिदको योजना तयार गर्ने ।
- विभिन्न प्रकारका वस्तु तथा सेवा आपूर्ति गर्ने इच्छुक व्यक्ति, संस्था, कम्पनी लगायतको सूचि अद्यावधिक गराउने ।
- हरेक आर्थिक वर्षको सुरुमै अनुमान गरिएका आवश्यक सामानहरूको दररेट माग गरी स्वीकृत गराई राख्ने
- गाउँपालिकाभित्रको सरकारी सम्पत्ति, आफ्नो स्वाभित्वमा रहेको भवन लगायत स्थिर सम्पत्तिको अभिलेख अद्यावधिक गर्ने ।
- लिलाम गर्नुपर्ने तथा मर्मत गर्नुपर्ने सामानको प्रत्येक वर्षको पहिलो चौमासिक भित्र विवरण तयार गरी लिलाम गर्नुपर्ने सामानको हकमा लिलाम गर्ने प्रक्रिया अघि बढाउने, मर्मत गर्नुपर्ने सामानको लागत अनुमान तयार गरी मर्मतको लागि पेश गर्ने ।
- कार्यालयको नाममा रहेका सम्पूर्ण सवारी साधनको अद्यावधिक विवरण तयार गरी मर्मत गर्नुपर्ने, लिलाम गर्नुपर्ने देखिएका सबै साधनको सोही बमोजिम प्रक्रिया अगाडि बढाउने ।
- खरिद गर्नुपर्ने देखिएका सामानहरु समयमा नै खरिद गरी कार्य सञ्चालनमा अभाव नहुने व्यवस्था मिलाउने
- प्रचलित कानून बमोजिम प्रत्येक वर्ष जिन्सी निरीक्षण गराउने ।
- कार्यालयका लागि आवश्यक जिन्सी सामानको व्यवस्थापन, भण्डार दाखिला, निकासी सम्बन्धी सबै काम गर्ने

(3) सूचना प्रविधि ईकाई

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति तथा नविकरण सम्बन्धमा सिफारिस गर्ने ।
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन सम्बन्धमा सिफारिस गर्ने ।
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमतिका लागि सिफारिस गर्ने र अभिलेख राख्ने ।
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग गर्ने ।
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी प्रबद्ध गर्ने ।
- सूचनाको हकको प्रचलनमा सहयोग गर्ने ।
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन गर्ने ।
- सूचना केन्द्रको स्थापना र सञ्चालन व्यवस्थापन गर्ने ।
- तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, मापदण्ड र योजना बनाउने ।
- सूचना तथा अभिलेख केन्द्रको सञ्चालन गर्ने ।
- स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखीकरण तथा वितरण सम्बन्धि कार्य गर्ने ।
- आधारभूत तथ्याङ्क संकलन र व्यवस्थापन जनसाइंफिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क संकलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एंव अभिलेख व्यवस्थापन गर्ने ।
- कार्यालयसँग सम्बन्धित सबै किसिमका तथ्याङ्कहरूको एकीकरण तथा वितरणको व्यवस्थापन गर्ने ।

- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र सम्बन्ध गर्ने ।
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यवस्थापन गर्ने ।
- शाखासँग सम्बन्धित अन्य कार्यहरु गर्ने ।
- सबै शाखाबाट सूचना संकलन, सग्रह, अभिलेख सम्बन्धी व्यवस्थापन तथा सूचना प्रदान गर्ने ।
- शाखाहरुबाट आएका मासिक कार्य प्रगति विवरण तयार गरि त्यसको अभिलेख राखी सम्बन्धित निकायमा पठाउने ।
- सूचना प्रकाशन, बुलेटिन, ब्रोसर तथा अन्य सूचना तथा जानकारी मुलक सामाग्रीहरु प्रकाशन गर्ने
- ईमेल, इन्टरनेट र वेबसाइटको संचालन र सूचनाहरुको अद्यावधिक व्यवस्थापन गर्ने ।
- सबै शाखा तथा वडा कार्यालयमा भए गरेका गतिविधिहरु सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन शाखामा अभिलेखीकरण गर्ने ।
- कार्यालयमा आउने पत्रपत्रिकाहरु, सूचना शाखा मार्फत लिने व्यवस्था गर्ने र आवश्यकता अनुसार ग्राहक बन्ने ।
- कार्यालयबाट विभिन्न किसिमका सूचना प्रवाह गर्दा यसै शाखा मार्फत गर्ने ।
- कार्यालयबाट गरिने निर्णय, नीति तथा कार्यक्रम, योजना, तत्त्वाङ्क, कार्य प्रगति विवरण, बुलेटिन, ब्रोसर, नागरिक बडापत्र तथा अन्य त्यस्ता जानकारी दिने सूचना मूलक प्रकाशनहरु यस शाखाबाट गर्ने ।
- सूचना प्रविधि शाखा कार्यालयको एक अभिन्न अंग भएकोले यसको उचित व्यवस्थापन र कार्यान्वयनमा जोड दिने ।
- गाउँपालिकाको कम्प्युटर तथा तत्सम्बन्धित अन्य मेशीनरी सामानहरुको रेखदेख तथा मर्मत सम्भारमा सहयोग गर्ने ।



(4) राजस्व नीति तथा सहकारी प्रशासन शाखा

- राजश्व संकलन गर्ने ।
- सबै वडा कार्यालयमा अनलाइन तथा राजश्व सफ्टवेयर तथा प्रत्यक्ष भेटेर राजश्व संकलन गर्ने ।
- वडा बाट उठाएको राजश्व सिधै बैकमा दाखिला गर्ने ।
- नदि जन्य पदार्थको निकासी गर्न ठेकका लागु हुनु भन्दा अगाढी गाउँपालिकाबाट कर्मचारी खटाई राजश्व संकलन गर्ने ।
- दहतर बहतर ठेकका सम्बन्धी काम गर्ने ।
- अबैध रूपमा नदि जन्य पदार्थको निकासी पैठारी तथा उत्खनन् गर्ने कार्य कम गर्ने त्यस्ता कार्य गर्नेलाई राजश्व तिर्न लागउने ।
- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन सम्बन्धी कार्य गर्ने,
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन सम्बन्धी कार्य गर्ने, गराउने,
- सहकारी बचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमनको व्यवस्था गर्ने,
- नगर भित्र रहेका विभिन्न विषयक्षेत्रका सहकारी संस्थाहरुको नियमित अनुगमन, निरीक्षण गर्ने गराउने,
- लघु, घेरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन तथा विकास र प्रवद्धन सम्बन्धी कार्य गर्ने, गराउने,
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन सम्बन्धी कार्यमा सहयोग गर्ने, गराउने,
- सीप विकास सम्बन्धी तालिमहरुको व्यवस्थापन गर्ने,
- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा गराउने,
- ढुङ्गा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीढुङ्गा, फायरकले जस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण,

- उत्खनन्सम्बन्धी व्यवस्थापन र नियमनको कार्यमा सहयोग गर्ने,
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन गर्ने,
- परम्परागत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापनमा ध्यान दिने,
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवद्धन सम्बन्धी कार्य गर्ने
- शाखासँग सम्बन्धित विभिन्न परिपत्रहरु, ऐन तथा नियमहरु संकलन गर्ने र आवश्यक दफा उत्तार गरी कार्यान्वयनका लागि अन्तर्गतका महाशाखा, शाखाहरु र वडाहरुमा पठाउने,
- समय समयमा शाखा अन्तर्गत बैठक आयोजना गर्ने,
- शाखाको कार्य क्षेत्रसँग सम्बन्धित सूचना तथा जानकारी प्रवाह गर्ने,
- आफ्नो शाखा अन्तर्गतका सहायक स्तरका कर्मचारीहरुको कार्यविवरण तयार गरी उपलब्ध गराउने,
- अधिकृत कर्मचारीको कार्य जिम्मेवारी थप वा परिमार्जन गरी उपलब्ध गराउने,
- आफू अन्तर्गतका कर्मचारीहरुको कामको सुपरीवेक्षण गर्ने र कारबाही तथा पुरस्कारको लागि सिफारिस
- सहित पेश गर्ने,
- शाखा अन्तर्गतको प्रगति प्रतिवेदन तयारी गर्ने तथा समीक्षा गर्ने,
- शाखा अन्तर्गतका कर्मचारीहरुको जिम्मा रहेको रजिस्टर अभिलेख, प्रतिवेदन फाइल तथा अन्य सम्पत्तिको दुरुस्त र सही व्यवस्था गर्ने, गराउने तथा कर्मचारीहरु सरुवा हुँदा आफ्नो जिम्मामा रहेको सामानहरुको बरबुझारथ गर्ने तथा गर्न लगाउने,
- शाखा अन्तरगत सम्पादन हुने काम कारबाहीहरु समयमा हुनुपर्ने व्यवस्था गर्ने, कार्य सम्पादन हुन नसकेमा सोको पूर्ण जवाफदेहिता वहन गर्ने, गराउने,
- मातहतका कर्मचारीहरको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न लगाउने तथा कार्यसम्पादन मूल्याङ्कन गर्ने र पेश गर्ने,
- शाखा अन्तर्गत सम्पादन गरेको कार्यहरुको प्रगति तथा हासिल गरेको उपलब्धिहरुको विवरण खुलाई चौमासिक रूपमा सबैले देख्ने गरी सूचना पाटीमा टास्न लाँगाउने र सम्बन्धित निकायमा पठाउने,



(5) नगरप्रहरी

- नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग, सम्पत्तिको संरक्षण,
- गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
- स्थानीय बजार तथा पार्किङ्ग स्थलको व्यवस्थापनमा सहयोग,
- नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
- गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
- स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
- कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा, विपद्व्यवस्थापनमा सहयोग,
- अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
- फूटपाथ व्यवस्थापन, निर्माण नियमन
- गुणस्तर नियन्त्रण
- नगर प्रहरी सम्बन्धी अन्य कार्य।

(6) कानून तथा मानवधिकार ईकाई

- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मस्यौदा तयारी कार्यको संयोजन र सम्बन्धित विभिन्न नीतिहरू तथा कार्यहरूको विविध गतिहास तथा विविध अवधारणाको विवरण दिएको छ।
- मानव अधिकार प्रवर्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन गर्ने गराउने।
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य गर्ने।
- मानव अधिकारको संरक्षण तथा प्रवर्धन सम्बन्धी कार्य गर्ने।
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको अभिलेख राख्ने।
- न्यायिक समितिको निर्णय तथा फैसला कार्यान्वयन गर्न सहजिकरण गर्ने।
- न्यायिक प्रतिरक्षा एवं पुर्पक्षसँग सम्बन्धित कार्य गर्ने तथा छानविन तथा जाँचबुझ संग सम्बन्धित विभिन्न निकायवाट माग भएको विवरण र जवाफ पठाउने।
- नीति तथा कानूनको प्रमाणिक प्रतिको संरक्षण, प्रकाशन र अभिलेख राख्ने।
- कार्यालयको कामको सन्दर्भमा कानूनी राय तथा परामर्श सम्बन्धी कार्यहरू गर्ने।
- ऐन, नियम, कार्यविधि, आदेश, निर्देशन, मापदण्डको प्रमाणिकरण व्यवस्थापन, राजपत्र प्रकाशन र अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- विधायन समितिको सचिवालय सम्बन्धी कार्य गर्ने।
- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवद्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन सम्बन्धी कार्य।
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य।
- न्याय तथा कानूनी राज्यको परिपालना सम्बन्धी कार्य
- मानव अधिकारको संरक्षण तथा प्रवद्धन सम्बन्धी कार्य
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी कार्य
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन सम्बन्धी कार्य

विद्युत गतिहास
विविध गतिहास तथा कार्यहरूको विवरण
दिनांक: २०७३
मण्डलको प्रदेश, नेपाल

(7) आर्थिक प्रशासन शाखा

- गाउँपालिकाका र अन्तर्गतको आर्थिक प्रशासनको सञ्चालन गर्ने।
- कारोबारको लेखा राख्ने र सो को अभिलेखको व्यवस्थापन गर्ने।
- सबै प्रकारका कारोबारको निर्धारित ढाँचामा मासिक तथा बार्षिक आर्थिक विवरण तयार गर्ने।
- सम्बन्धित निकायमा आवधिक नियमित तथा पटके प्रतिवेदन गर्ने।
- आन्तरिक तथा अन्तिम लेखापरिक्षण गराउने।
- गाउँपालिका र अन्तर्गत कार्यालयहरूको बजेट तयार गर्ने गराउने, छलफल गर्ने।
- अन्तर्गतका कार्यालयहरूको बजेट बाँडफाँड तथा खर्च गर्ने अखिलयारी तयार गर्ने।
- आवश्यक अनुसार थप बजेट र निकासा प्राप्त गरी बाडफाँड गर्ने।
- बेरुजुको लगत राख्ने, संपरिक्षण, फर्छ्यौट र प्रतिवेदन गर्ने।
- गाउँपालिकाको सञ्चालन सँग सम्बन्धित अन्य आवश्यक आर्थिक कार्यहरू गर्ने।
- आन्तरिक नियन्त्रण, सम्बन्धी कार्यविधि तर्जुमा तथा संसोधन कार्यमा सहयोग गर्ने र त्यसको प्रभावकारीताको परीक्षण गरी आवश्यक पृष्ठपोषण दिने।

- आमदानी, खर्च र त्यस्को लेखांकन प्रचलित कानूनद्वारा निर्दिष्ट प्रकृया अनुसार भए नभएको (मासिक वा पूर्व) परीक्षण गरि चौमासिक रूपमा प्रतिवेदन गर्ने ।
- वित्तीय पारदर्शिता र जवाफदेहीता कायम गर्न सहयोग पुर्याउने ।
- वित्तीय प्रतिवेदन समयमै, सही र भरपर्दो रूपमा उपवव्ध गराइ वित्तीय अनुशासन कायम गर्न सहयोग पुर्याउने ।
- आन्तरिक लेखापरीक्षण सम्बन्धी सुधारका विषयस्तुलाई प्रभावकारी पार्न नीतिगत पृष्ठपोषण गर्ने ।
- अन्तिम लेखापरीक्षण अगावै त्रुटि सच्चाउन लगाई वेरुजु हुन नदिने ।
- महालेखा परीक्षकबाट हुने अन्तिम लेखापरीक्षणलाई सहयोग पुर्याउने ।


**वित्तीय प्रतिवेदन
आन्तरिक लेखापरीक्षण
कार्यालय**
 बन्दिपुर, तनहुँ
 नेपालको प्रदेश, नेपाल
 २०७३

(8) आन्तरिक लेखापरीक्षण इकाई

- लेखापरीक्षण सम्बन्धी नीति तथा कार्यक्रमको खांका तयारी स्वीकृत पश्चात कार्यान्वयन गर्ने, गराउने,
- लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत) को अभिलेख व्यवस्थापनको कार्य गर्ने,
- लेखापालन सम्बन्धी क्षमता विकास सम्बन्धी कार्य गर्ने,
- वार्षिक आयव्यय र धरौटीको आन्तरीक लेखापरीक्षण सम्बन्धी कार्य गर्ने,
- वार्षिक स्वीकृत बजेटको आधारमा आयव्यय धरौटी सम्बन्धी विवरण माग गरी आन्तरिक लेखापरीक्षण प्रतिवेदन कार्य गर्ने, गराउने,
- आन्तरिक लेखापरीक्षण प्रतिवेदन कार्यको लागि वार्षिक कार्ययोजना तयार पारी पेश गर्ने,
- लेखा समितिको सदस्य सचिव भई कार्य गर्ने, लेखा समितिको सचिवालयको काम गर्ने,
- शाखाका कर्मचारीहरूलाई कामको कार्यविभाजन गराई कार्यको जिम्मेवारी दिने,
- आन्तरिक लेखापरीक्षण प्रतिवेदन कार्यका चौमासिक प्रतिवेदन पेश गर्ने,
- आन्तरिक लेखापरीक्षण प्रतिवेदन कार्यमा देखिएका नीतिगत कमी कमजोरी त्रुटी सुधारका लागि सुझाव सहित पेश गर्ने,
- कार्यालयको खरिद, ठेक्का, उपभोक्ताबाट गरिने कार्यको यथेष्ट विवरण माग गरी प्रचलित कानून बमोजिम भए नभएका सम्बन्धमा प्रतिवेदनमा सुझाव सहित पेश गर्ने,
- विभिन्न महाशाखा, शाखा एवं सरोकारका क्षेत्रमा समन्वय वेरुजु कम गर्न जोड दिने,
- लेखापरीक्षणसँग सम्बन्धित विभिन्न परिपत्रहरु, ऐन तथा नियमहरु संकलन गर्ने र आवश्यक दफाउतारगारी कार्यान्वयन गर्ने र आवश्यक भए वडाहरूमा पठाउने,
- शाखाको कार्य क्षेत्रसँग सम्बन्धित सूचना तथा जानकारी प्रवाह गर्ने,

(9) पूर्वाधार विकास, भवन निर्माण नियमन तथा विपद व्यवस्थापन शाखा

- सडक मापदण्ड निर्धारण तथा मापदण्डको कार्यान्वयन।
- सडक योजनाको लागत अनुमान तयार तथा कार्यसम्पादनको आधारमा प्रतिवेदन तयार गर्ने।
- कजवे, नाली, पुल, सिन्चाई, खानेपानी, पार्क लगायत पूर्वाधार निर्माण सम्बन्धी कार्य गर्ने।
- ग्रामिण तथा कृषि सडक र सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा कार्यान्वयन अनुगमन र नियमन कार्य गर्ने।
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन




- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्तिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर,
- भाडा दर निर्धारण र नियमन
- ट्रायाक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन,
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैड्गिगमैत्री यातायात प्रणालीको
- प्रवद्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन



(10) भवन तथा मापदण्ड कार्यान्वयन तर्फ

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान सम्बन्धी कार्य।
- अध्ययन, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन सम्बन्धी कार्य।
- भवन निर्माण इजाजत, भवन संहिता कार्यान्वयन सम्बन्धी कार्य।
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन सम्बन्धी कार्य।
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनःनिर्माण सम्बन्धी कार्य।
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार सम्बन्धी कार्य।
- जग्गाको नाप नक्सा, कित्ताकाट, हाल साविक, रजिस्ट्रेशन नामसारी तथा दाखिला खारेज गर्ने सम्बन्धी कार्य।
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन गर्ने सम्बन्धी कार्य।
- भूमिको वर्गीकरण अनुसारको लगत गर्ने सम्बन्धी कार्य।
- सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजिकरण सम्बन्धी कार्य।
- नापि नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजिकरण सम्बन्धी कार्य।
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य सम्बन्धी कार्य।

(11) वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन तर्फ

- वन, वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- बृक्षरोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन सम्बन्धी कार्य।
- वातावरणीय जोखिम न्यूनीकरण सम्बन्धी कार्य।
- न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन सम्बन्धी कार्य।
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन सम्बन्धी कार्य।
- पानी मुहानको संरक्षण, पहिरो नियन्त्रण सम्बन्धी कार्य।

- जलवायू परिवर्तन अनुकूलन कार्यक्रम सम्बन्धी कार्य ।
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामाग्रीको पूर्व भण्डारण वितरण र समन्वय सम्बन्धी कार्य ।
- तटबन्ध, नदि र पहिरोको नियन्त्रण तथा नदिको व्यवस्थापन गर्ने सम्बन्धी कार्य ।
- विपद् जोखिम क्षेत्रको नक्साङ्राङ्कन तथा वस्तीहरूको पहिचान गर्ने ।
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश स्थानिय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग समन्वय र सहकार्य गर्ने सम्बन्धी कार्य ।
- विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन गर्ने ।
- फोहरमैला सङ्गकलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन सम्बन्धी कार्य ।
- सरसफाई तथा स्वास्थ्यजन्य फोहरमैलाको व्यवस्थापन सम्बन्धी कार्य ।
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण सम्बन्धी कार्य ।
- सार्वजनिक शौचालय व्यवस्थापन सम्बन्धी कार्य ।
- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।



(12) स्वास्थ्य उपशाखा

- राष्ट्रिय तथा प्रादेशिक लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण गर्ने ।
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप अस्पताल र नर्सिङ्ग होम, निदान केन्द्र र अन्य स्वास्थ्य संस्थाहरु र विलिनिक दर्ता, सञ्चालन, अनुमति र नियमन गर्ने गराउने ।
- आधारभूत स्वास्थ्य सेवा सञ्चालन र प्रवर्धन गर्ने गराउने ।
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन गर्ने ।
- औषधिजन्य वनस्पति, जडिवुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन, र नियमन गर्ने ।
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रम व्यवस्थापन गर्ने ।
- स्थानीयस्तरमा औषधी तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण तथा नियमन गर्ने ।
- स्थानीयस्तरमा औषधिको प्रयोग र सुक्ष्म जीव निरोधक (Antimicrobial Resistance) न्यूनीकरण गर्ने ।
- स्थानीयस्तरमा औषधी र स्वास्थ्य उपकरणको खरिद, भण्डार र वितरण गर्ने ।
- स्थानीय स्वास्थ्य सूचना प्रणाली व्यवस्थापन गर्ने ।
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भिलेन्स) गर्ने ।
- स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुर्नस्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवा सञ्चालन गर्ने ।
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्यवृत्तको पालनालगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन गर्ने ।

[Signature]

[Signature]

- जुनोटिक र कीटजन्य रोग नियन्त्रण तथा व्यवस्थापन गर्ने ।
- सुर्ति, मदिरा र लागुपदार्थजन्य वस्तुको प्रयोग, नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने ।
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवा व्यवस्थापन गर्ने ।
- स्थानीयस्तरमा जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य, महामारी नियन्त्रण योजना र कार्यान्वयन गर्ने ।
- स्थानीयस्तरमा सरुवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम गर्ने ।
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह गर्ने ।
- रक्त सञ्चार सेवा, स्थानीय तथा सहरी स्वास्थ्य सेवा गर्ने ।
- औषधि पसल सञ्चालन र नियमन गर्ने ।
- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन तथा नियमन गर्ने
- स्वस्थ खानेपानी र खाद्यपदार्थको गुणस्तर एवं वायु तथा ध्वनी प्रदूषण नियन्त्रण गर्ने ।
- सरसफाई सचेतना अभिवृद्धि गर्ने ।
- स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन, संकलन, पुनर्उपयोग, विसर्जन, सेवा शुल्क निर्धारण र नियमन गर्ने
- र अशाक्तहरुको व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने।



(13) महिला बालबालिका तथा सामाजिक समावेशीकरण विकास ईकाई

- महिला हकहित सम्बन्धी नीति, नियम, योजना तर्जुमा, कार्यान्वयन, समन्वय र नियमन,
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण तथा क्षमता विकासका कार्यहरू,
- सबै किसिमका घेरेलु हिंसा लगायत लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र संरक्षणात्मक उपायहरू अवलम्बन गर्दै पिडीतलाई पुन स्थापना गराउने कामहरू ,
- एकल महिलाको हकहित र संरक्षण सम्बन्धी कार्यहरू ,
- बालबालिका, किशोर किशोरीहरूको हकहित संरक्षणका लागि स्थानीय नीति, नियम, कार्यक्रम तर्जुमा तथा कार्यान्वयन र नियमन सम्बन्धी कामहरू ,
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लवको स्थापना, बाल सञ्जाल गठन, बाल गृह स्थापना लगायत शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापनका कामहरू, असहाय बालबालिका, सडक बालबालिकाको संरक्षणको लागि बाल सुधार तथा पुन स्थापना केन्द्रको व्यवस्थापन,
- जेष्ठ नागरिकको लगत अध्यावधिक गर्ने, परिचयपत्र वितरण, स्वास्थ्य सुविधा लगायत सामाजिक सुरक्षा सम्बन्धी कामहरू ,
- अपांगता भएका व्यक्ति तथा असहाय, असक्तको लगत अध्यावधिक गर्ने, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन र वितरण सम्बन्धी कामहरू ,
- अपांग तथा असक्त मैत्री पूर्वाधार निर्माण र सञ्चालनको व्यवस्था ,
- सामाजिक सुरक्षा तथा सामाजिक समावेशीकरण सम्बन्धी स्थानीय नीति, नियम, मापदण्ड तर्जुमा ,
- सङ्घीय सरकारबाट उपलब्ध सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भत्ता वा बृत्ती पाउने सबैको लगत अद्यावधिक गर्ने, तोकिए बमोजिममासिक बृत्ती सुविधा उपलब्ध गराउने,

- व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध बिच्छेद र धर्मपुत्र धर्मपुत्री सम्बन्धी) अभिलेख अद्याविधक र व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोगबाट घटना दर्ताको प्रमाणपत्र वितरण लगायत नियमित प्रतिवेदन प्रस्तुती ,
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ र प्रदेश तथा स्थानीय तहमा आवश्यक सम्पर्क, समन्वय तथा सहकार्य गर्ने ,

(14) सामाजिक सुरक्षा तथा पैंजिकरण ईकाई

- सामाजिक सुरक्षा तथा सुविधाको वितरण व्यवस्थापन कार्य गर्ने,
- सामाजिक सुरक्षा प्राप्त गर्ने नागरिकहरुको रेकर्ड व्यवस्थापन गर्ने,
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय कार्यक्रम सञ्चालन सम्बन्धी कार्यमा सहयोग गर्ने,
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापनका कार्यमा सहयोग गर्ने,
- सामाजिक सुरक्षाको कार्यान्वयनको सन्दर्भमा देखिएका द्विविधाहरु हटाउन सङ्घ, प्रदेशसँग सम्पर्क, समन्वय गर्ने,
- आधुनिक प्रविधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध बिच्छेद र धर्मपुत्र धर्मपुत्री), सम्बन्धी कार्य गर्ने,
- जन्म, मृत्यु, विवाह, बसाई सराई सम्बन्धी संशोधनको कार्य गर्ने पेश गर्ने,
- घटना दर्ताको अभिलेख दुरुस्त रूपले सुरक्षित राख्ने व्यवस्था मिलाउने,
- आवश्यक परेको समयमा तुरुन्त रेकर्ड उपलब्ध हुने गरी कम्पयुटर प्रणालीमा आवद्ध गर्ने,
- आफ्नोकार्य क्षेत्रसँग सम्बन्धित सूचना तथा जानकारी प्रवाह गर्ने,
- आफ्ना उपशाखा अन्तर्गतका सहायक स्तरका कर्मचारीहरुको कार्यविवरण तयार गरी उपलब्ध गराउन शाखामा सिफारिस गर्ने,
- जिम्मा रहेको रजिस्टर अभिलेख, प्रतिवेदन फाइल तथा अन्य सम्पत्तिको दुरुस्त र सही व्यवस्था गर्ने, गराउने तथा कर्मचारीहरु सरुवा हुँदा आफ्नो जिम्मामा रहेको सामानहरुको बरबुझारथ गर्ने,
- उपशाखा अन्तर्गत सम्पादन हुने काम कारबाहीहरु समयमा हुनुपर्ने व्यवस्था गर्ने, कार्यसम्पादन हुन नसकेमा सोको पूर्ण जवाफदेहिता बहन गर्ने, गराउने,



(15) कृषि विकास शाखा

- कृषि उत्पादन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन गर्ने।
- कृषि बजार सूचना, बजार तथा हाटबजार पूर्वाधार निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रम सञ्चालन र नियमन गर्ने।
- कृषि प्राकृतिक प्रकोप तथा महामारी रोग नियन्त्रण गर्ने।
- कृषि वातावरण संरक्षण, जैविक विविधता संरक्षण र प्रवर्धन गर्ने।
- कृषिजन्य वस्तुको प्रवर्धन तथा विकास र बजारीकरण गर्ने।
- स्थानीय चरण तथा खर्क विकास र व्यवस्थापन गर्ने।
- स्थानीयस्तरमा कृषि र पशुपंक्षी सम्बन्धी तथ्यांक व्यवस्थापन र सूचना प्रणाली व्यवस्थापन गर्ने।
- कृषि सम्बन्धी बीमा र कर्जा सहजीकरण गर्ने।
- साना सिंचाई निर्माण तथा सुधार गर्ने।
- कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन गर्ने।

- स्थानीय तहमा कृषि प्रसार तथा जनशक्तिव्यवस्थापन र परिचालन गर्ने।
- कृषकहरुको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तिकरण कार्यक्रम संचालन गर्ने।
- बिउबिजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरुको उपयोग र नियमन गर्ने।
- कृषक समूह, सहकारी र स्थानीय समवद्ध संघसंस्थाहरुको समन्वय, व्यवस्थापन र नियमन गर्ने।
- स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधि संरक्षण र हस्तान्तरण गर्ने गराउने।
- कृषि सम्बन्धी सूचना प्रचार प्रसार गर्ने गराउने।
- स्थानीयस्तरको कृषि स्रोत केन्द्रहरुको विकास र व्यवस्थापन गर्ने।



(16) पशुपक्षी तथा मत्स्य विकास शाखा

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन तथा पशुपक्षी बजार, पूर्वाधार, सुविधा र आपूर्तिसम्बन्धी,
- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी योजना तथा कार्यक्रमको कार्यान्वयन सम्बन्धी कार्य,
- पशुपक्षी हाटबजारको पूर्वाधार निर्माणमा सहयोग, तालिम, प्राविधिक टेवा, क्षमता विकास कार्यक्रमको सञ्चालन सम्बन्धी कार्य,
- पशु आहारको गुणस्तर नियमन, पशु वधशालाको व्यवस्थापन र नियमन,
- पशुपक्षी चिकित्सा सेवाको व्यवस्थापन, पशुपक्षी सम्बन्धी बिमा र कर्जा सहजीकरण,
- पशुजन्य तथा कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण सम्बन्धी कार्य,
- पशुपक्षी सम्बन्धी बिमा र कर्जा सहजीकरण सम्बन्धी कार्य,
- पशुपालकहरुको क्षमता अभिवृद्धि, प्राविधिक टेवा, सीप विकास सम्बन्धी कार्य,
- पशुपक्षी सम्बन्धी स्थानीय सङ्घ संस्थाहरुको समन्वय, व्यवस्थापन र नियमन सम्बन्धी कार्य,
- पशुपक्षी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली प्रचारप्रसार सम्बन्धी कार्य,
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन तथा पशु आहारको गुणस्तर नियमन सम्बन्धी कार्य,
- पशुपक्षी सम्बन्धी बिमा र कर्जा सहजीकरणमा सहयोग सम्बन्धी कार्य,
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापनमा सहयोग तथा पशु आहारको गुणस्तर नियमन सम्बन्धी कार्य,
- स्थानीयस्तरमा पशुपक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली विकास सम्बन्धी कार्य,
- पशु बधशाला व्यवस्थापन र नियमन सम्बन्धी कार्य,
- पशुपक्षी पालन तथा पशुपक्षी उपज कृषकलाई संगठित गर्ने सम्बन्धी कार्य,
- पशुसेवा तर्फ नश्लसुधार सम्बन्धी सम्बन्धी कार्य,
- पशु चिकित्सालय सम्बन्धी कार्यविधि, योजना र कार्यक्रम सम्बन्धी कार्य,
- पशु रोग स्वास्थ्य उपचार, खोप, वन्ध्याकरण, कृत्रिम गर्भाधान सम्बन्धी सेवा प्रवाह र पशुपक्ष रोग तथा महामारी नियन्त्रण सम्बन्धी कार्य,
- माग र आवश्कता अनुसार पशुस्वास्थ्य शिविर सञ्चालन सम्बन्धी कार्य, पशुरोग सम्बन्धी सामान्य ल्याव सेवा सञ्चालन सम्बन्धी कार्य,
- पशुपक्षी, पोलट्री र डेरी विकास सम्बन्धी नीति, कार्यविधि, योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य,

- पशुपंक्षी, पोल्ट्री र डेरी उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी कार्य,



(17) शिक्षा, युवा तथा खेलकुद विकास शाखा

- शिक्षा सम्बन्धी नीति, योजना तयार गरी कार्यान्वयन गराउने र सो कार्य नीति नियम अनुरूप भए नभएको हेरी सुधार गर्नुपर्ने भए सो अनुरूप गर्ने, गराउन पेश गर्ने,
- विद्यालयलाई सूचना तथा प्रविधिमैत्री शिक्षण सिकाई वातावरणको कार्यक्रम तयार गरी कार्यान्वयन गर्नेगराउने,
- बालबालिकाको हकहीत संरक्षण तथा महिला हक्क सम्बन्धी नीति, योजना तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
- विद्यालयले स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागु गरे नगरेको सम्बन्धमा निरीक्षण गर्ने गराउने।
- सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको तलब प्रतिवेदन पारित गराउने।
- विद्यालय व्यवस्थापन समितिर शिक्षक अभिभावक संघ गठन गर्ने गराउने।
- कार्यपालिकाबाट स्वीकृत मापदण्डको आधारमा शिक्षकको सरुवा तयारी गर्ने।
- विद्यालय व्यवस्थापन समितिको सिफारिसमा समितिमा शिक्षकलाई विद्यालय समय बाहेक वा विद्यालयको नियमित पठन पाठनमा असर नगर्ने गरी अतिरिक्त समयमा अन्यन्त कार्य गर्नु पुर्व स्वीकृत प्रदान गर्ने।
- शिक्षकको गुणस्तर बढाउनको लागि शिक्षक प्रधानध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको समय समयमा बैठक गोष्ठी वा तालिमको संचालन गर्ने।
- आधारभूत तहको अन्त्यमा लिइने परीक्षा सञ्चालन गर्ने परीक्षा सञ्चालन समितिको सदस्य सचिव भई कार्य गर्ने।
- नियुक्ति वा बढुवाको लागि आयोगबाट सिफारिस भई आएका शिक्षक वा कर्मचारीलाई विद्यालयमा नियुक्ति गर्ने।
- सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सेवा विवरण तथा अन्य अभिलेख अद्यावधिक गर्ने गराउने।
- शिक्षक वा कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन गरी त्यसको विवरण आयोगमा पठाउने।
- खेलकुदको सरचनाको पूर्वधार निर्माण सञ्चालन तथा विकास गर्ने।
- खेलकुद विकास गर्ने।
- खेलकुद प्रशासन तथा संझ संस्थाको नियमन र समन्वय गर्ने।

(४) निकायबाट प्रदान गरिने सेवा, शुल्क सम्बन्धी विवरण:

क्र.सं.	सेवाको प्रकार	सेवा प्रदान गर्ने शाखा	सेवा शुल्क
महिला बालबालिका तथा सामाजिक समावेशिकरण विकास सम्बन्धी			
१	ज्येष्ठ नागरिक परिचयपत्र प्रदान	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा	निःशुल्क
२	अपाङ्गता परिचयपत्र प्रदान	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा	निःशुल्क
कृषि सेवा सम्बन्धी			
१	कृषि समुह दर्ता तथा नविकरण	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार

२	मलखाद, कृषि फर्म तथा कृषि सामग्री विक्रेता दर्ता तथा नविकरण	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
३	कृषि ऋण तथा अनुदान सिफारिस	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
४	कृषि विमा सिफारिस	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
५	कृषि सेवा सम्बन्धी अन्य सिफारिस	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार

पशु सेवा सम्बन्धी

१	पशु पन्छी समुह दर्ता तथा नविकरण	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
२	पशु पन्छी पालन फर्म तथा पशु सेवा सामग्री विक्रेता दर्ता तथा नविकरण	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
३	पशु पन्छी सम्बन्धी ऋण तथा अनुदान सिफारिस	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
४	पशु विमा सिफारिस	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
५	पशु सेवा सम्बन्धी अन्य सिफारिस	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
६	पशुपन्छी उपचार सेवा	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार

घर नक्सा सम्बन्धी

१	नयाँ घर नक्सा दर्ता र नक्सा पास	पुर्वाधार शाखा / भवन तथा नक्सा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
---	---------------------------------	-------------------------------------	-------------------------------

योजना सम्बन्धी

१	उपभोक्ता समितिसँग योजना सम्झौता तथा पेशकी प्रदान	योजना तथा प्रशासन शाखा / पुर्वाधार शाखा	निःशुल्क
२	रनिङ्गा बिल तथा अन्तिम बिल भुक्तानी	योजना तथा प्रशासन शाखा / पुर्वाधार शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
३	धरौटी फिर्ता	योजना तथा प्रशासन / पुर्वाधार / आर्थिक प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
४	विभिन्न प्रकारका सिफारिस	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
५	टोल विकास संस्था दर्ता	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
६	नयाँ संस्थाका दर्ताका सिफारिस	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
७	संस्था नविकरणका लागि सिफारिस	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार

प्रशासन सम्बन्धी

१	विभिन्न सिफारिसहरू	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
---	--------------------	------------------------	-------------------------------

पञ्जीकरण तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी

१	सामाजिक सुरक्षा भत्ता लाभग्राही दर्ता	पञ्जीकरण शाखा	निःशुल्क
२	सामाजिक सुरक्षा भत्ता लाभग्राही नविकरण	पञ्जीकरण शाखा	निःशुल्क
सूचना माग सम्बन्धी			
१	सूचना माग	सूचना अधिकारी	सूचनाको हक सम्बन्धी एन, नियमावली र निर्देशिका बमोजिम तोकिएको दस्तुर
आर्थिक प्रशासन / लेखा सम्बन्धी			
१	योजनाहरूको पेशकी, रनिङ्ग बिल, तथा अन्तिम भुक्तानी	आर्थिक प्रशासन शाखा	निःशुल्क
२	पुर्वाधार बाहेकका प्रवर्धनात्मक योजना तथा कार्यक्रमहरूको पेशकी तथा अन्तिम भुक्तानी	आर्थिक प्रशासन शाखा	निःशुल्क
३	अन्य भुक्तानी	आर्थिक प्रशासन शाखा	निःशुल्क
स्वास्थ्य सम्बन्धी			
१	विपन्न नागरिक स्वास्थ्य सिफारिस	स्वास्थ्य शाखा	निःशुल्क
२	स्वास्थ्य सम्बन्धी अन्य सेवाहरू	स्वास्थ्य शाखा	निःशुल्क
शिक्षा, युवा तथा खेलकुद शाखा			
१	नयाँ सामुदायिक विद्यालय खोल्ने अनुमति	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
२	नयाँ संस्थागत विद्यालय खोल्ने अनुमति	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
३	कक्षा थप	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
४	विषय थप	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
५	विधान तथा विनियमावली संशोधन	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
६	विद्यालयको स्थान परिवर्तन अनुमति	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
७	विद्यालयको नाम तथा स्वामित्व परिवर्तन	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
८	पुर्व प्राथमिक तह सञ्चालन अनुमति	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
९	कक्षा आठको विद्यार्थीको नाम थर तथा जन्म मिति संशोधन	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
१०	शिक्षक सर्वा सिफारिस	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
११	कक्षा आठको ग्रेड सिट / प्रमाणपत्रको प्रतिलिपि	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार

१२	विभिन्न सिफारिस	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
१३	निवृत्तिभरण सिफारिस	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
१४	पुस्तकालय स्थापना	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
१५	कम्प्युटर ईन्स्टच्युट, टाईप सेन्टर, भाषा प्रशिक्षण तथा कोचिङ्ग कक्षा सञ्चालन	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार विद्युत, तन्त्रज्ञान विभिन्न प्रदेश तथा
१६	शिक्षासँग सम्बन्धित तालिम, अनुसन्धान तथा परामर्श सेवा	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार

(५) सेवा प्रदान गर्ने निकायमा कार्यरत जिम्मेवार अधिकारीको विवरण:

क्र.सं.	कार्यरत शाखा	कर्मचारीको नाम थर	पद	मोबाइल नं.	कैफियत
१	कार्यालय प्रमुख	श्री यादवराज आचार्य	प्रमुख प्रशासकीय अधिकृत	९८५६००३१११	
२	प्रशासन शाखा /जिन्सी शाखा	गिर वहादुर राना	प्रशासन शाखा प्रमुख	९८४६१५८१९८	
		शंकर अछामी	कम्प्युटर अपरेटर अधिकृत	९८२४१५६०२०	
३	राजश्व शाखा	दिनेश पौडेल	राजश्व अधिकृत	९८४५०४३२२१	
४	योजना अनुगमन	सरला घिमिरे	सहायक प्रशासकीय अधिकृत	९८४६९५४९७६	
५	आर्थिक प्रशासन शाखा	कृष्ण प्रसाद वसौला	लेखा अधिकृत	9846143299	
		गगन थापा	लेखापाल	9864423666	
		मनोज बराल	खा.प.स.टे	9846055380	
		आशिष पोख्रेल	इन्जिनियर	9843700524	
		खुश्भु ठाकुर	सब इन्जिनियर	9844297403	
		आयुष तिवारि	सब इन्जिनियर	9806646010	
		सुजाता शर्मा	सब इन्जिनियर		
		दिपक महतो	अ.सब इन्जिनियर	9844305585	
		दिल वहादुर मगर	अ.सब इन्जिनियर	9846140298	
		रजनी थापा	अ.सब इन्जिनियर		
६	शिक्षा, युवा तथा खेलकुद शाखा	भिम प्रसाद लामिछाने	शिक्षा अधिकृत	9848130055	
		सिर्जना अधिकारी	प्रा.स	9843097882	
७	आन्तरिक लेखा परिक्षण शाखा	श्रीराम पौडेल	सहायक आ.ले.प अधिकृत	9864421853	
८	सूचना प्रविधि शाखा	विशाल न्यौपाने	सूचना प्रविधि अधिकृत	9840195824	
९	कृषि विकास शाखा	अभिषेक भट्टराई	कृषि स्नातक	9866022633	

		दिनेश सुवर्णकार	प्रा.स	9848446698
		सुनिल श्रेष्ठ	ना.प्र.स	9848567199
१०	पशुपंथि तथा मत्स्य विकास शाखा	ओम वहादुर दौरे	ना.प्र.स्वा.प्रा	986606379
		ललन शाह रौनियार	ना.प्र.से.प्रा	9865305784
		विनोद वानिया	प्रा.स	9869683515
११	स्वास्थ्य सेवा शाखा	किरण श्रेष्ठ	जन-स्वास्थ्य निरिक्षक	9856041534
		विमला पोख्रेल कट्टेल	सि.अ.न.मि, नि	9846471893
	फोहोर मैला शाखा	अमिर गुरुड	स.चौथो	9808502353
१२	महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा	कविता पौडेल	स.म.वि.अ.	9846151410
१३	रोजगार सेवा केन्द्र	शरण सिंह गुरुड	रोजगार संयोजक	9846436611
		रोहित थापा	रोजगार सहायक	9843217931
		अर्विन वि.क	रोजगार प्राविधिक सहायक	9819138083
		रुकु गुरुड	मनोसामाजिक परामर्शकर्ता	9846129928
		मनसरी गुरुड	वित्तीय साक्षरता सहजकर्ता	9849778971
१४	पञ्जीकरण शाखा	सुरज भट्टराई	MIS अपरेटर	9856042770
		कल्पना खन्त्री	फिल्ड सहायक	9846911623
१५	लघु उधम विकास शाखा	अम्बिका गाहा मगर	उधम वि.सहजकर्ता	हाल ३ नं वडा कार्यालय मा कार्यरत
१६	सवारी चालक	बुद्धि वहादुर गुरुड	ह.स.चा.	9814160166
		नारद पाटा मगर	ह.स.चा.	9846173418
		मिलन पुलामी	ह.स.चा.	9819188313
१७	नापि शाखा	केशव डाँगि	अमिन	बन्दिपुर अस्पताल एम्बुलेन्स चालक
	बन्दिपुर गाउँपालिका का.स	देवि प्रसाद लामिछाने	का.सहयोगी	9846197401
		भगवान भण्डारी	का.सहयोगी	9866013721
		राम बहादुर योगी	का.सहयोगी	9818991918
		सिता वि.क	का.सहयोगी	
१८	वडा नं १ को कार्यालय	राधिका श्रेष्ठ	वडा सचिव	9849278632
		मन्दिपा श्रेष्ठ	ना.प्र.स	9816162353
		सम्झना सुनार	का.सहयोगी	
१९	वडा नं २ को कार्यालय	सविना पोख्रेल	वडा सचिव	9846163288

		तिलकुमारि राना	का.सहयोगी	9824157706
	वडा नं ३ को कार्यालय	सुनिता चापागाई	वडा सचिव	9846294351
		ईश्वरी भट्टराई	का.सहयोगी	9846775558
		पुजा श्रेष्ठ	वडा सचिव	9864264470
२०	वडा नं ४ को कार्यालय	विमला थापा	का.स	9845549700 वडा कार्यालय नवदिपुर, तनहुँ नेपाल प्रदेश, नेपाल
२१	वडा नं ५ को कार्यालय	जाल माया थापा	का.सहयोगी	9867790379
२२	वडा नं ६ को कार्यालय	पूर्ण खवास	वडा सचिव	9846080439
२३	पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्र	लक्ष्मी गुरुङ	का.स	9806618073
२४	कुकुर्दि आधारभूत स्वास्थ्य सेवा केन्द्र	नविन भुसाल	वडा सचिव	
२५	सुखौरा स्वास्थ्य सेवा केन्द्र, बन्दिपुर-३, तनहुँ	बुद्धि वहादुर गुरुङ	का.स	9846179259
२६	कल्चोक आधारभूत स्वास्थ्य सेवा केन्द्र, बन्दिपुर-५, तनहुँ।	नविन कुमार श्रेष्ठ	अ.हे.व.	9806664218
२७	साराडघाट स्वास्थ्य सेवा केन्द्र	पार्वती नेपाली	अ.हे.व	9802842957
		अर्जुन गुरुङ	अ.हे.व	9846112963
		प्रमिला आले मगर	अ.न.मि	9816656081
		गोप वहादुर वि क	का.स	
		सिर्जना ओलिया	अ.हे.व.	९८६०९८२६६९
		आरती बराइली	अ.न.मी.	९८१७१६२००७
		मन कुमारि गुरुङ	का.स.	९८२४१९३७३६
		खुशु थापा मगर	अ.हे.व.	९८२६१८९७२३
		रश्मी थापा मगर	अ.न.मी.	९८२७१०८६७६
		प्रतिमा थापा	का.स.	९८२७१३६३५९
		सुजन गुरुङ	अ.हे.व.	९८६६०००११०
		तोरा माया राना	अ.न.मी.	९८४४९३३२९५
		मिना राना भाट	अ.न.मी.	९८४५३३१७१३
		सुजन बज्राङ्गी	हे.अ.	९८६१०५०६२४
		रेबती गुरुङ	अ.न.मी.	९८६४३७८१६५
		हुकुम चन्द ठकुरी	ल्या.अ.	९८६९२३९२८२
		सुकलाल गुरुङ	का.स.	९८६६००००३०
		संगम थापा मगर	ह.स.चा.	9826270723
				धरमपानी स्वास्थ्य चौकी,

			एम्बुलेन्स चालक
28	बन्दिपुर अस्पताल	डा. कुलदिप खत्री	मे.अ.
		राम प्रसाद भट्टराई	ब.ल्या.टे.नि.
		चाँदनी थापा	अ.नर्सिङ्ग नि.
		हेमु कुमारी श्रेष्ठ	अ.नर्सिङ्ग नि.
		उषा खनाल	अ.नर्सिङ्ग नि.
		समिक्षा थापा	अ.न.मी.
		अनुपा थापा	अ.न.मी.
		श्याम कुमारी धर्ति	अ.हे.व
		लक्ष्मी ढकाल	अ.हे.व
		कृष्ण कुमार श्रेष्ठ	का.स.
		दिबस पौडेल	हे अ
		प्रियनंका गुरुङ	स्टाफ नर्स
		रोजित मुल्मी श्रेष्ठ	रेडियो ग्राफर
		सोनिया कुसुले	ल्या अ
		देविलाल गुरुङ	का.स.
		धन कुमारी खत्री	का.स.
		रेशम पाटा मगर	का.स.
		श्री गुरुङ	का.स.
		रमा कायस्थ	अ.हे.व
		सुनिल थापा	ल्या अ
		शोभा दाहाल	का.स.
		सविन भट्टराई	हे.अ.
		पदम बहादुर आले	सुरक्षा गार्ड
		प्रिया श्रेष्ठ	स्टाफ नर्स
		पल्लवी सुल्पे	नेत्र सहायक
		भावना श्रेष्ठ	दन्त सहायक
		विमला गुरुङ	अ.न.मी.

	निर्जला थापा	अ.हे.व	९८०२८२९९४
	रचना अधिकारी	अ.हे.व	९८६५५५९००४
	दिपक भट्टराई	का.स.	९८५६०४२९६३
	सुनिता गुरुङ	का.स.	९८५६१९३३०८५८८८८
	मुना गुरुङ	का.स.	९८०६५३९२७४
	डा. सवना मिया	मे.अ.	९८६०६०९९३२
	डा. केविन पौडेल	मे.अ.	९८४६७२३०८९
	डा. अनुजा देवकोटा	मे.अ.	९८४७३१९०६७

(६) निर्णय गर्ने प्रक्रिया र अधिकारी:

- गाउँपालिकाको समग्र दिगो विकास, सुशासन, विकास तथा सम्बृद्धि लगायतका दिघकालिन प्रकृतिका गहनतम विषयहरू गाउँसभामा घनिभुत छलफल भै निर्णय मार्फत गाउँपालिका कार्यालयले कार्यान्वयन गर्ने गर्दछ।
- सालवसाली रूपमा गरिने वार्षिक विकास कार्यक्रम तथा बजेट प्रचलित कानुन तथा गाउँपालिकाको आवश्यकता-र औचित्यका आधारमा गाउँ कार्यपालिका बैठकले पेश गरेको वार्षिक बजेट कार्यक्रम गाउँसभाबाट स्विकृत गरी कार्यान्वयन गरीने।
- नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानुनहरूको अधिनमी रही नियमित तथा आकस्मिक निर्णयहरू गाउँ कार्यपालिकाको बैठकबाट गरी कार्यान्वयन हुने।
- तत्काल केही गर्नुपर्ने आवश्यक भएमा गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट तथा गाउँसभा र कार्यपालिका बैठकले स्वीकृत गरेका कार्यक्रम, प्रशासनिक कार्य र नियमित सेवा प्रवाहका विषयमा प्रमुख प्रशासकीय अधिकृत स्तरिय निर्णय गरी कार्यान्वयन हुने।

(७) निर्णय उपर उजूरी सुन्ने अधिकारी:

गाउँपालिका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडा अध्यक्षहरू र सम्बन्धीत शाखा प्रमुख

(८) सम्पादन गरेको कामको विवरण:

२०८१ कात्तिक देखि २०८१ पौष सम्म भएका संख्यात्मक कार्यको विवरण			
क्र.सं.	प्रकार	संख्या	कैफियत
प्रशासन			
१	गाउँसभा सञ्चालन	१	

२	कार्यपालिका बैठक सञ्चालन	४	
३	दर्ता	२१०	
४	चलानी	६०४	
५	नयाँ कर्मचारी नियुक्ति/पदस्थापन	०	
६	कर्मचारी अवकाश/बिदाई	१	
शिक्षा			
१	शिक्षा समिति बैठक	४	
२	प्रधानध्यापक बैठक	५	
३	माध्यमिक तह स्थायी शिक्षक पदस्थापन	१	
४	स्वयंसेवक शिक्षक न्यूति	१४	
५	अपाङ्गताको प्रारम्भिक पहिचान तालिम		
६	सिकाइ आपुरण तथा द्रुत सिकाई सम्बन्धी तालिम, वालविकास सहजकर्ताहरूको लागि क्षमता विकास तालिम, राष्ट्रपति रेनिडशिल्ड प्रतियोगिता सञ्चालन		
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा			
१	ज्येष्ठ नागरिक परिचयपत्र प्रदान	५	
२	अपाङ्गता परिचयपत्र वितरण	-	
३	अपाङ्गता भएका व्यक्तिहरू माथि हुने हिंसा न्यूनीकरणको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न।		
न्यायीक समिति,			
१	न्यायीक समिति बैठक संख्या:	-	
२	न्यायीक समितिमा उजुरी दर्ता		
३	न्यायीक समितिद्वारा उजुरी फॉर्म		
घटना दर्ता, सामाजिक सुरक्षा (तथ्याङ्क स्रोत: VERSP MIS & SSRP System)			
१	जन्म दर्ता	९३	
२	विवाह दर्ता	६१	
३	सम्बन्ध विच्छेद दर्ता	१७	
४	मृत्यु दर्ता	४२	
५	बसाइसराई दर्ता	३३	
६	सामाजिक सुरक्षा भत्ता लाभप्राप्ति दर्ता	७०	
७	सामाजिक सुरक्षा भत्ता लाभप्राप्ति लगत कट्टा	२५	
पशुपक्षी तथा मत्स्य विकास शाखा			
१	जुनोटिक रोग सम्बन्ध स्कूल शिक्षा तथा सचेतना कार्यक्रम	४	बन्दिपुर गाउँपालिका भित्रका चार वटा स्कूलमा जुनोटिक रोग सम्बन्ध कार्यक्रम सम्पन्न भएको।
२	५० % अनुदानमा मागमा आधारित जै घाँसको वितरण कार्यक्रम	३७९५ केजी	बन्दिपुर गाउँपालिका भित्रका पशु पालक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ३७९५ केजी जै घाँसको वितरण कार्यक्रम सम्पन्न भएको।
३	पशु शिविर कार्यक्रम	१	बन्दिपुर गाउँपालिकाको वडा नं.६ बागथलमा १ दिने पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको।
४	कृतिम गर्भाधान मिसन कार्यक्रम		बन्दिपुर गाउँपालिका भित्रका गाईमा ५३२ र भैसीमा १७३ गरि जम्मा =७०५


			वटा हाल सम्म कृतिम गर्भाधान कार्यक्रम सम्पन्न भएको ।
५	रेविज रोग कार्यक्रम		बन्दिपुर गाउँपालिकाको ६ वटा वडाहरूमा घरपालिचा तथा सामदायिक कुकुरहरूलाई नि शुल्क रूपमा २३० कुकुर तथा विहुलोमा खेती कार्यक्रम सम्पन्न भएको <i>बन्दिपुर तन्हैं प्रदेश, नेपाल</i> २०७३
कृषि विकास शाखा			
१	साना सिंचाई कार्यक्रम	२०	२० वटा आवेदन संकलन भएको तथा फिल्ड अनुगमन कार्य समापन भएको ।
२	व्यावसायिक च्याउ खेती सम्बन्धी तालिम तथा सामाग्री वितरण कार्यक्रम	२५	३ दिने तालिम समापन भइ सामाग्री वितरण गरिएको
३	कृषि मेसिनरी वितरण कार्यक्रम		कृषि मेसिनरीको आवेदन संकलन गरीएको
४	५०% अनुदानमा चैते धानको बिउ वितरण कार्यक्रम		आवेदन माग गरिएको तर धेरै आवेदन नआएको
५	५० % अनुदानमा प्लाष्टिक टनेल वितरण कार्यक्रम	७२	७२ वटा प्लाष्टिकको लागि आवेदन पेश भएको ।
६	५०% अनुदानमा मसुरोको बिउ वितरण कार्यक्रम		मसुरोको बिउ २५० के.मध्ये सुकौरा कृषि सहकारी संस्था बन्दीपुर ३ लाई २०० के.जी. र असौबोटे प्रेमनगर अर्गानिक कृषक समुहलाई ५० वितरण गरियो
७	५०% अनुदानमा तोरीको बिउ वितरण कार्यक्रम		तोरीको बिउ १६६ के.जी मध्ये सुकौरा कृषि सहकारी संस्था बन्दीपुर ३ र आँधिमूल तरकारी उत्पादक कृषि सहकारी संस्थालाई वितरण गरिएको ।
योजना शाखा			
१	सम्झौता भएका योजनाहरू	५१	
२	कार्यान्वयनमा रहेका योजनाहरू	४१	
३	कार्य सम्पन्न तथा फरफारक योजनाहरू	१०	
विभिन्न शाखाबाट सञ्चालित कार्यक्रम			
स्वास्थ्य शाखा			
क्र.सं.	कार्यक्रम	बजेट	कैफियत
१	राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका दिवस कार्यक्रम		
२	स्वास्थ्य चौकीहरूको न्युनतम सेवा मापदण्ड सम्बन्धि अभियुक्तिकरण तथा समिक्षा कार्यक्रम		
पूर्वाधार विकास, भवन निर्माण नियमन तथा विपद व्यवस्थापन शाखा			
क्र.सं.	कार्यक्रम	संख्या	
१	भवन निर्माण इजाजत दिएको संख्या	३	
२	कार्य सम्पन्न भएको योजनाहरू	११	
३	विपतको सम्बन्धी बाटो सरसफाई कार्य र पहिरो सफागर्ने कार्य	७	
४	Estimate भएको योजनाहरू	५५	

[Signature] *[Signature]*


आयुर्वेद शाखा:

क्र.सं	कार्यक्रम	बजेट	प्रगति	फैफियत
१.	अत्यावश्यक औषधी खरिद(सर्वात)	२,५०,०००।	सम्पन्न	
२.	अत्यावश्यक औषधी खरिद(स्थानीय तहबाट विनियोजित)	३,००,०००।	सम्पन्न	
३.	पंचकर्म पुर्वकर्म स्नेहन स्वेदन	१,००,०००।	सम्पन्न	
४.	आयुर्वेद शिविरको लागि औषधि खरिद	६०,०००।	सम्पन्न	
५.	जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्धक कार्यक्रम	५००००।	सम्पन्न	
६.	स्तनपायी आमाको लागि स्तन्यवर्धक कार्यक्रम	५००००।	सम्पन्न	
७.	पुष मसान्त सम्मको जम्मा सेवाग्राही	पुरुष- ७२१, महिला - १०६३ जम्मा- १७८४		
८.	जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्धक कार्यक्रम सेवाग्राही	पुरुष- २८५, महिला - ४१७ जम्मा- ७०२		
९.	पंचकर्म पुर्वकर्म स्नेहन स्वेदन सेवाग्राही	पुरुष- ३३०, महिला - ३९४ जम्मा- ७२४		
१०.	स्तनपायी आमाको लागि स्तन्यवर्धक कार्यक्रम सेवाग्राही	महिला - ५ जना		

- गाउँपालिकाबाट दैनिक रूपमा विभिन्न निकायमा सिफारिस, परिपत्र, प्रतिउत्तर पठाईएको ।
- गाउँपालिकाबाट दैनिक रूपमा योजना सम्झौता, भुक्तानी भइरहेको ।
- नियमित कर्मचारी व्यवस्थापन (बिदा, हाजिरी रुजुं तथा जिम्मेवारी तोक्ने कामकाजका लागी खटाउने पत्र) गुनासो तथा उजुरी सम्बोधन साथै माग बमोजिमको सूचना विवरण उपलब्ध गराईएको ।

(९) सूचना अधिकारी र प्रमुखको नाम र पद,

 भिम प्रसाद लामचाने

नि.प्रमुख प्रशासकीय अधिकृत
 ९८४८१३००५५


 गिर बहादुर राना ०८१९८९८

सूचना अधिकारी
 ९८५६०५८९९८

(१०) ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

बन्दिपुर गाउँपालिका गाउँसभा तथा कार्यपालिकाबाट पारित भई राजपत्रमा प्रकाशीत ऐन, नियम, विनियम वा निर्देशिकाहरूको सूची यस प्रकार रहेका छन् ।

क्रस	खण्ड	राजपत्र	प्रकाशित मिति
१	१	गाउँ सभा संचालन कार्यविधि २०७४	२०७४-०३-२९
२	१	कार्य विभाजन नियमावली २०७४	२०७४-०३-२९
३	१	बैठक संचालक कार्यविधि २०७४	२०७४-०३-२९




४	१	कार्य सम्पादन नियमावली २०७४	२०७४-०३-२९
५	१	शिक्षा नियमावली २०७४	२०७४-०३-२९
६	२	टोल विकास संस्था सञ्चालन कार्यविधि २०७५	२०७५-०३-२९
७	२	बजार अनुगमन निर्देशिका २०७५	२०७५-०३-२९
८	२	घ वर्ग निर्माण व्यवसायी ईजाजत नियमावली २०७५	२०७५-०३-२९
९	२	आधारभूत सरसफाई तथा फोहोरमैला व्यवस्थापन ऐन २०७५	२०७५-०३-२९
१०	२	स्थानीय तह सरकारी ऐन २०७५	२०७५-०३-२९
११	२	न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन २०७५	२०७५-०३-२९
१२	२	कृषि तथा पशुपालन सम्बन्धी ऐन २०७५	२०७५-०३-२९
१३	२	उपोभोक्ता समिति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५	२०७५-०३-२९
१४	२	मासु पसल व्यवसाय संचलान मापदण्ड २०७५	२०७५-०९-२९
१५	२	पूर्वाधार ऐन २०७५	२०७५-०९-२९
१६	२	शिक्षा ऐन २०७५	२०७५-०९-२९
१७	३	रोजगारी सम्बन्धी कार्यविधि, २०७६	२०७६-०३-२५
१८	३	तालिम गोष्ठि कार्यशाला सूचिधा सम्बन्धि कार्यविधि, २०७६	२०७६-०३-२५
१९	३	नगर प्रहरी व्यवस्थापन कार्यविधि, २०७६	२०७६-०३-२५
२०	३	विनियोजन ऐन, २०७६	२०७६-०३-२५
२१	३	आर्थिक ऐन, २०७६	२०७६-०३-२५
२२	३	रोजगारी सम्बन्धी कार्यविधि, २०७६ पहिलो संशोधन	२०७६-०९-२९
२३	३	वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७६	२०७६-०९-२९
२४	३	करार प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि, २०७६	२०७६-०९-२९
२५	३	सार्वजनिक खरिद नियमावली, २०७६	२०७६-०९-२९
२६	३	आपत्कालीन कार्यसञ्चालन कार्यविधि, २०७६	२०७६-०९-२९
२७	४	रोजगार कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७	२०७७-०३-२५
२८	४	नदीजन्य पदार्थ तथा अन्य पदार्थ उत्खनन व्यवस्थापन कार्यविधि, २०७७	२०७७-०३-२५

२९	४	लैड्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७७	२०७७-०३-२५
३०	४	गाउँ बालकोष सञ्चालन कार्यविधि, २०७७	गाउँ बालकोष सञ्चालन कार्यविधि, २०७७-०३-२८
३१	४	सार्वजनिक निजी साझेदारी ऐन, २०७७	गाउँ बालकोष सञ्चालन कार्यविधि, २०७७-०३-२८ २०७७
३२	४	आन्तरिक लेखा परीक्षण नियमित गर्ने ऐन, २०७७	२०७७-०३-२८
३३	४	विनियोजन ऐन, २०७७	२०७७-०३-२८
३४	४	आर्थिक ऐन, २०७७	२०७७-०३-२८
३५	४	संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक परीक्षण कार्यविधि, २०७७	२०७७-०६-३०
३६	४	लेखा समितिको कार्य सञ्चालन व्यवस्थापन कार्यविधि, २०७७	२०७७-०६-२७
३७	४	गाउँ युवा परिषद्को सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने बनेको कार्यविधि, २०७७	२०७७-०६-२७
३८	४	गैर सरकारी संघ संस्ताको परियोजना व्यवस्थापन निर्देशिका, २०७७	२०७७-०६-२७
३९	४	उपाध्यक्षसंग महिला कार्यक्रम सञ्चालन गर्न बनेको कार्यविधि, २०७७	२०७७-०६-२७
४०	३	विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७६	२०७७-०९-२९
४१	४	बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, २०७७	२०७७-०९-२९
४२	४	गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७७	२०७७-०९-२९
४३	४	बन्दिपुर गाउँपालिकाको सुशासन ऐन, २०७७	२०७७-०९-२९
४४	४	साना सिंचाई कार्यक्रम सञ्चालन कार्यविधि, २०७७	२०७७-१२-१५
४५	४	कृषि यान्त्रिकरण कार्यक्रम कार्यान्वयन सञ्चालन कार्यविधि २०७७	२०७७-१२-१५
४६	४	कृषि बजार निर्देशिका २०७७	२०७७-१२-१५
४७	४	राजस्व परामर्श समिति कार्य सञ्चालन कार्यविधि, २०७७	२०७७-१२-१५
४८	५	मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि, २०७८	२०७८-०३-२५
४९	५	अनुगमन तथा सुपरिवेक्षण समितिको कार्य सञ्चालन कार्यविधि, २०७८	२०७८-०३-२५
५०	५	बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य सञ्चालन कार्यविधि, २०७८	२०७८-०३-२५
५१	५	पूर्वाधार ऐन, २०७८ (पहिलो संशोधन)	२०७८-०३-२५
५२	५	विनियोजन ऐन, २०७८	२०७८-०३-२५

५३	५	आर्थिक ऐन, २०७८	२०७८-०३-२५
५४	५	खानेपानी, सरसफाई एवं स्वच्छता ऐन, २०७८	
५५	५	कृषि तथा पशु सम्बन्धी ऐन, २०७८ - पहिलो संशोधन	वनियोजन तथा मण्डल १०-०५ २०७३
५६	५	वन ऐन, २०७८	२०७८-१०-०५
५७	५	भुमि ऐन, २०७८	२०७८-१०-०५
५८	५	बाल अधिकार समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८	२०७८-१२-१६
५९	६	आर्थिक ऐन, २०७९	२०७९-०३-२८
६०	६	विनियोजन ऐन, २०७९	२०७९-०३-२८
६१	६	आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७९	२०७९-०३-२८
६२	६	निजी पार्किङ दर्ता एवं सवारी साधनको शुल्क तथा सञ्चालनको मापदण्ड	२०७९-०४-१४
६३	६	कृषि विकास कार्यक्रमको एकिकृत कार्यविधि, २०७९	२०७९-०५-२२
६४	६	कृषक समुह गठन तथा सञ्चालन कार्यविधि, २०७९	२०७९-०५-२२
६५	६	करार कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९	२०७९-०५-२२
६६	६	पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९	२०७९-०८-०५
६७	६	एक शिक्षण संस्था एक उद्यम कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९	२०७९-०९-१८
६८	६	सुरक्षिक आप्रावसन सम्बन्धी कार्यविधि, २०७८	२०७९-१२-१०
६९	६	पर्यटन ऐन, २०७९	२०७९-१०-१९
७०	६	विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७९	२०७९-१०-१९
७१	६	भू-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी मापदण्ड तथा आधारहरू - २०७९	२०७९-०८-२३
७२	६	वैदेशिक रोजगारबाट फर्किएका उद्यमशील युवाहरूलाई प्रदान गरिने कार्यक्रमको अनुदान मापदण्ड २०७९	२०७९-१२-२८
७३	६	खानेपानी मुल दर्ता एवम् खानेपानी तथा सरसफाई उपभोक्ता समिति कार्यविधि, २०७९	२०७९-१२-२८
७४	६	संस्था दर्ता तथा नियमन सम्बन्धी नियमावली, २०७९	२०७९-१२-२८

७५	६	बन्दिपुर गाउँपालिकाको विनियोजन ऐन, २०८०	२०८०-०३-१२
७६	६	बन्दिपुर गाउँपालिकाको आर्थिक ऐन, २०८०	२०८०-०३-१२

७७	७	तालिम गोष्ठि कार्यशाला सूचिधा सम्बन्धि कार्यविधि, २०७६ पहिलो संशोधन	२०८०।०४।३१
७८	७	बन्दिपुर गाउँपालिकाको आर्थिक सहायता सम्बन्धी कार्यविधि २०८०	२०८०।०४।३१
७९	७	बन्दिपुर गाउँपालिकाको कोशेली घर स्थापना सञ्चालन कार्यविधि २०८०	बन्दिपुर गाउँपालिका कार्यविधि २०८०।०४।३१
८०	७	पालिका खेलकुद विकास समिति गठन तथा क्रियाकलाप सञ्चालन सम्बन्धी कार्यविधि, २०८०।०४।३१	बन्दिपुर गाउँपालिका कार्यविधि २०८०।०४।३१
८१	७	भूउपयोग बर्गिकरण किता विवरण २०८०	२०८०-०९-१६
८२	७	हरियो घास विस्तार कार्यविधि २०८०	२०८०-११-१४
८३	७	एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०८०	२०८०-०९-१८
८४	७	बन्दीपुर पर्यटन विकास ऐन २०८०	०९/२२/२०८०
८५	७	स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि २०८०	२०८०/०९/२३
८६	७	छात्रावास (होस्टल) सञ्चालन सम्बन्धी माप्रदण्ड, २०८१	२०८१/०२/२८
८७	७	आर्थिक ऐन २०८१	२०८१/०३/१७
८८	७	विनियोजन ऐन, २०८१	२०८१/०३/१७
८९	७	बन्दिपुर गाउँपालिका शिक्षा (प्रथम संशोधन), ऐन, २०८१	२०८१/०३/१७
९०	८	श्रम बैड्क सञ्चालन कार्यविधि, २०८१	२०८१/०५/१७
९१	८	बन्दीपुर गाउँपालिका क्षेत्रभित्र पर्ने छुट जग्गाहरुको कितागत वर्गीकरण २०८१	२०८१/०६/१५
९२	८	कृषि विकास कार्यक्रमको एकिकृत कार्यविधि २०८१	२०८१/०५/११
९३	८	प्लास्टिक टनेल अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०८१	२०८१/०५/११

- सार्वजनिक निकायको वेबसाइट भएको भएः

www.bandipurmun.gov.np

- सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धि निवेदन र सो उपर सूचना दिइएको विषयः

ई-मेल/पत्रद्वारा सूचना मागः

यस त्रैमासिकमा ई-मेल/पत्रबाट रित पुरा भई सूचना माग नभएको ।

मौखिक सूचना मागः

मौखिक रूपमा माग भएको जानकारी निरन्तर दिने गरिएको ।

सामाजिक सञ्जाल सूचना मागः

सामाजिक सञ्जाल मार्फत माग हुने सामान्य सूचना सोही माध्यमको नै प्रयोग गरी निरन्तर सूचना प्रदान भईरहेको।

- सार्वजनिक निकायमा सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने सोको विवरणः

कार्यालयको सूचना पाटी, वेबसाइट, फेसबुक पेज तथा आवश्यकता अनुसार एफएम, रेडियो र पत्रपत्रिका ।

- (११) आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

१३	२२९९९	पानी तथा बिजुली	१,००,०००.००	४,१३,०९५.५४	३,२४,८८९.३३	९९,९३४.२९	४,१३,०९५.५४	०.००	४,१३,०९५.५४	४,८६,९८४.४६
१४	२२९९२	संचार महसूल	५,००,०००.००	१,१८,२१०.००	१,१८,२१०.००	१,१८,२१०.००	०.००	१,१८,२१०.००	१,१८,२१०.००	३,०९,७९०.००
१५	२२९९३	दैनिक (प्रदायिकारी)	१५,००,०००.००	४,४६,२८०.००	४,४६,२८०.००	४,४६,२८०.००	०.००	४,४६,२८०.००	४,४६,२८०.००	१०,५३,७२०.००
१६	२२२९२	इस्तन (कार्यालय प्रयोजन)	१०,००,०००.००	१०,००,०००.००	१०,००,०००.००	१०,००,०००.००	०.००	१०,००,०००.००	१०,००,०००.००	०.००
१७	२२२९३	सवारी साधन मर्मत खर्च	१५,००,०००.००	३,५३,९३०.५८	३,५३,९३०.५८	३,५३,९३०.५८	०.००	३,५३,९३०.५८	३,५३,९३०.५८	११,४६,०६९.४२
१८	२२२९४	बिस्मा तथा नवीकरण खर्च	१०,००,०००.००	२०,००,०००.००	२०,००,०००.००	२०,००,०००.००	०.००	२०,००,०००.००	२०,००,०००.००	१,८०,०००.००
१९	२२२९५	मेशिनरी तथा औजार मर्मत समार तथा सञ्चालन खर्च	५,००,०००.००	६८,७००.००	६८,७००.००	६८,७००.००	०.००	६८,७००.००	६८,७००.००	४,३९,३००.००
२०	२२२९६	निर्दित सांतजिक समानिको मर्मत समार खर्च	५,००,०००.००	१,१२,४८३.००	१,१२,४८३.००	१,१२,४८३.००	०.००	१,१२,४८३.००	१,१२,४८३.००	१,१२७.००
२१	२२३९१	प्रसलन्द तथा कार्यालय सामग्री	१८,००,०००.००	६,०९,८३२.००	६,०९,८३२.००	६,०९,८३२.००	०.००	६,०९,८३२.००	६,०९,८३२.००	२२,९०,१६८.००
२२	२२३९२	पुस्तक तथा सामग्री खर्च	५,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५,००,०००.००
२३	२२३९५	पत्रपत्रिका, छापाई तथा सूचना प्रकाशन खर्च	१०,००,०००.००	६,२८,२३२.००	५,१०,६३२.००	३७,६००.००	६,२८,२३२.००	०.००	६,२८,२३२.००	३,७२,७६८.००
२४	२२३९९	अन्य कार्यालय संचालन खर्च	३,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३,००,०००.००
२५	२२४९९	सेवा र परामर्श खर्च	४,७०,०००.००	१,७३,६५०.००	१,०४,११५०.००	६१,४६०.००	१,७३,६५०.००	०.००	१,७३,६५०.००	२,९६,३५०.००
२६	२२४९२	सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	१,००,०००.००	१,८२५.००	१,८२५.००	१,८२५.००	०.००	१,८२५.००	१,८२५.००	१७,१७५.००
२७	२२४९३	करार सेवा शुल्क	६२,००,०००.००	३२,६६,१००.००	३२,६६,१००.००	३२,६६,१००.००	०.००	३२,६६,१००.००	३२,६६,१००.००	२९,८३,१००.००

२८	२२५९९	कर्मचारी तालिम खर्च	१०,००,०००.००	१६,९५०.००	१६,९५०.००	०.००	१६,९५०.००	०.००	१६,९५०.००	१६,९५०.००
२९	२२५९२	सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बंधी खर्च	२६,३६,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१८,३६,०००.००
३०	२२५२९	उत्पादन सामग्री / सेवा खर्च	५,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५,००,०००.००
३१	२२५२२	कार्यक्रम खर्च	४,००,१७,०००.००	५४,९८,८०३.००	३५,७२,००६.००	१६,४६,०९७.००	५४,८८,८०३.००	५३७,२५०.००	४८,८८,८०३.००	३४,९८,८८,८१९६.००
३२	२२५२६	विविध कार्यक्रम खर्च	१२,६४,०००.००	२१,०६,४१०.३३	११,८९,२००.३३	११,१७,२१०.००	२१,०६,४१०.३३	३,००,०००.००	१८,०६,४१०.३३	१८,४१०.६८६.५६
३३	२२६२२	अनुगमन, मूल्यांकन खर्च	६,५३,०००.००	५,८०,०००.००	५,८०,०००.००	५,८०,०००.००	५,८०,०००.००	०.००	५,८०,०००.००	६,४५,३००.००
३४	२२६१२	भ्रमण खर्च	८,८९,०००.००	५,०५,३५०.००	४,४६,८५०.००	१६,४६,८५०.००	५,०५,३५०.००	०.००	५,०५,३५०.००	२,८३,६५०.००
३५	२२६१३	विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	८,००,०००.००	१७,४००.००	३४,९२५.००	३४,८७५.००	७३,४७५.००	०.००	७३,४७५.००	७३,४७५.००
३६	२२७१२	विविध खर्च	१५,००,०००.००	१७,०३,८२४.००	५,१२,७०५.००	१५,११२०.००	७०,०७,८२५.००	२.००	७०,०७,८२५.००	७,१२,१७५.००
३७	२२७२१	सभा सञ्चालन खर्च	१,००,२००.००	१,१६,१८०.००	१,१६,१८०.००	०.००	१,१६,१८०.००	०.००	१,१६,१८०.००	८३,०२०.००
३८	२५३११	वैदिक सञ्चालन हरलाई सहायता	७८,३७९,०००.००	५,५०,०००.००	५,५०,०००.००	५,५०,०००.००	५,५०,०००.००	०.००	५,५०,०००.००	७३,८७५,०००.००
३९	२५३१३	उपचोक्ता समिति तथा गैर सरकारी संस्था सहायता	८,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	८,००,०००.००
४०	२५३१४	धार्मिक तथा सांस्कृतिक संस्था सहायता	१,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००.००
४१	२५३१५	अन्य सम्बन्धी सहायता	५,००,०००.००	१,७६,०००.००	१७,०००.००	७४,०००.००	१,७६,०००.००	०.००	१,७६,०००.००	३,२९,०००.००
४२	२६४४१	सरकारी निकाय, समिति, प्रतिष्ठान एवं बोर्डहरलाई	१,५०,०००.५०	१,००,०००.००	१,००,०००.००	१,००,०००.००	१,००,०००.००	०.००	१,००,०००.००	५०,०००.००

निःशर्त चालु

४३	२६६४१३	अन्य संस्थालाई संशर्त चालु अनुदान	११,००,०००.००	०.००	०.००	०.००
४४	२७१११२	अन्य सामाजिक सुरक्षा	५,००,०००.००	०.००००९३	०.००	०.००
४५	२७२१११	छात्रवृत्ति	१,८४,०००.००	०.००	०.००	५,००,०००.००
४६	२७२११२	उदास, राहत तथा पुनर्स्थापना चुर्च	२८,००,०००.००	१५,०४,३४६.३८	३,४०,६६२.९५	१५,०४,३४६.३८
४७	२७२११३	भौमिकारिद चुर्च	४४,३२,०००.००	२,९४,७२५.००	०.००	२,९४,७२५.००
४८	२७२११९	अन्य सामाजिक सहायता	३,५०,०००.००	०.००	०.००	३,५०,०००.००
४९	२८११४६	जगाकी भाडा	१,००,०००.००	०.००	०.००	०.००
५०	२८११४२	घरभाडा	१२,००,०००.००	४,२०,५८०.००	३,००,५८०.००	१,००,००५.००
५१	२८११४३	सवारी साधन तथा मेहिनर लोजार भाडा	१४,००,०००.००	३,०४,२६०.००	२,९५,७६०.००	३,०४,२६०.००
५२	२८११४४	भैपरी आउने चालु खर्च	१,००,०००.००	०.००	०.००	१,००,०००.००
		जम्मा	३२,०६,३५,०००.००	११,४६,०६,१०१.०८	३,५४,२५,११३.४०	११,४६,०६,१०१.०८
				१३,७०,२६०.०८	११,४६,०६,१०१.०८	११,४६,०६,१०१.०८
						२०,५५,३४,०८०.०८

निःशर्त चालु
अनुदान

अन्य संस्थालाई
संशर्त चालु

अनुदान

बन्दिपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, तनहुँ
कार्यालयको कोड : ८०५३८५०६००
बन्दिपुर गाउँपालिका स्वचको फाटवारी
बन्दिपुर गाउँपालिका स्वचको फाटवारी
माहावर्ष २०८२ साल पौष महिना

आ.व. : २०८२/१२ महिना : पौष बजेट प्रकार : पूँजीगत

क्र.सं.	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मले निकासा	गत गाउँना सम्मको खर्च	यस महिनाको खर्च	यस महिनाको सम्मको खर्च	पेशकी	पेशकी कठाई बाँकी खर्च	बजेट बाँकी
१	२	३	४	५	६	७	८	९	१०=(८-७)	११=(४-७)
३	३९९९९	आवासीय भद्रन निर्माण/ खरिद	११,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	११,००,०००.००
२	३९९९२	गैर आवासीय भवन निर्माण/ खरिद	१,९२,००,०००.१०	५,००,०००.००	५,००,०००.००	०.०१	५,००,०००.००	०.००	५,००,०००.००	५,८७,००,०००.००
३	३९९९३	निर्मित भैंनको संरचनात्मक सुधार खर्च	०.००	(५,०००.००)	०.००	(५,०००.००)	(५,०००.००)	०.००	(५,०००.००)	५,०००.००
४	३९९९९	साझारी साधन	०.००	(८१,५००.००)	(७१,५००.००)	(१०,५००.००)	(८१,५००.००)	०.००	(८१,५००.००)	८१,५००.००
५	३९९९२	सेषान्तरी तथा औजार	४५,००,०००.००	२,३४,०००.००	(२१,०००.००)	१,५५,०००.००	१,३४,०००.००	०.००	१,३४,०००.००	३५,६६,०००.००
६	३९९९३	फारिचर तथा फिक्चर्स	१०,००,०००.००	(४५,०००.००)	(४५,०००.००)	०.३०	(४५,०००.००)	०.००	(४५,०००.००)	१०,४५,०००.००
७	३९९९४	काम्याटर सप्टवेयर निर्माण तथा खरीद खर्च	१३,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१३,००,०००.००
८	३९९९५	पूँजीगत परामर्श खर्च	२७,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२७,००,०००.००
९	३९९९६	सडक तथा घूल निर्माण	८,८६,००,०००.००	२६,६६,१३७.००	६,९५,५००.००	२६,६६,१३७.००	७,४६,०००.००	१०,२०,१३७.००	१०,२०,१३७.००	८,५९,३३,८६३.००
१०	३९९९८	तटबच्य तथा बाधनिर्माण	५,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५,००,०००.००
११	३९९९९	सिचाई सरचना	२२,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२२,५०,०००.००



निर्माण						
१२	३९९५६	खानेपानी संरचना	२६,५०,०००.००	०.००	०.००	२६,५०,०००.००
		निर्माण	०.००	०.००	०.००	०.००
१३	३९९५८	सरसफाई संरचना	१५,००,०००.००	०.००	०.००	१५,००,०००.००
		निर्माण	०.००	०.००	०.००	०.००
१४	३९९५९	अन्य सार्वजनिक निर्माण	१,७१,६३,००१.००	२,२५,१०,८५८.९४	२,३५,६८,५६९.३७	२,२५,१०,८५८.९४
		पूँजीगत सुधार खर्च सार्वजनिक निर्माण	१५,५०,०००.००	०.००	०.००	१५,५०,०००.००
१५	३९९६१	प्रौद्योगिकी आउटने पूँजीगत	५,००,०००.००	०.००	०.००	५,००,०००.००
१६	३९९६२	जम्मा	२२,४४,१३,००१.००	२,६४,१०८,४९५.९४	३,६१,०२,११८.३७	२,५६,१६८,४९५.९४
				२,०५,१६६,२९७.५६	२,०५,१६८,४९५.९४	२,४४,१३,००१.००

